

## | NSW शिक्षा विभाग

**COVID-19 हालसालको सल्लाह**

**NSW Health** विद्यालयहरूले १ अगष्ट २०२० मा नयाँ COVID-19 सल्लाह जारी गरेको छ। यसले हाम्रो विद्यालयहरू संचालन गर्ने तरिका परिवर्तन गर्दछ।

- बच्चाहरू जो रुघाको जस्तो लक्षणले बिरामी छन्, तिनीहरूलाई यदि हल्का मात्र लक्षणहरू भए पनि, उनीहरू घरमै बस्नुपर्दछ। विद्यालयमा बिरामी हुने बच्चाहरूलाई बिरामी कक्षमा राखिनेछ र उनीहरूलाई संकलनको लागि व्यवस्था गरिनेछ।
  - NSW स्वास्थ्यले विद्यालयलाई अनुरोध गरेको छ कि जो कोही अस्वस्थ छ वा हल्का रुघाको जस्तो लक्षण भएका कसैलाई पनि उनीहरूको स्थानीय चिकित्सा पेशेवार वा कुनै एक [COVID-19 clinics](#) (क्लिनिक) मार्फत परीक्षणको व्यवस्था गर्न प्रोत्साहित गर्दछ।
  - रुघाको जस्तो लक्षण भएका विद्यार्थी र कर्मचारीले विद्यालयमा फर्कन अनुमति हुनु अघि नकारात्मक COVID-19 परीक्षा परिणामको प्रतिलिपि प्रदान गर्नु पर्छ।
- जहाँ सम्म सम्भव छ, विद्यार्थीहरू सबै विद्यालयहरूमा शिक्षाको गतिविधिहरूको लागि नजिक सम्पर्कहरू सीमित गर्न उनीहरूको समूहमा रहनेछन् (उदाहरणका लागि कक्षा, वर्ष समूह, वा चरण)।
- विद्यालयहरूमा गैर-अनिवार्य भ्रमणहरूलाई अनुमति छैन। यदि तपाईं कुनै शिक्षक वा विद्यालयमा कर्मचारीको सदस्यसँग कुरा गर्न चाहानुहुन्छ भने, तपाईंले विद्यालयलाई फोन गर्नुपर्नेछ र भेटघाटको समय तय गर्नु पर्छ। भेटघाट या त फोनमा वा भिडियो कन्फरेन्सिंग मार्फत हुनेछ।
- अन्तरविद्यालय गतिविधिहरू स्थानीय समुदाय वा क्षेत्र भित्र रहनु पर्छ। खेल मेला पर्वहरू वा ठूला जमघटहरू जहाँ दुई भन्दा बढी विद्यालयहरू संलग्न छन् त्यस्ता गतिविधिहरूलाई अनुमति छैन।
- सम्पूर्ण समूह गायन (गायकहरू) र / वा अन्य सामूहिक गायन गतिविधिहरू, साथै समूहको रूपमा हावाद्वारा चलाईने उपकरणको प्रयोगको लागि अनुमति छैन। उच्च विद्यालय प्रमाणपत्र (HSC) विद्यार्थीहरूको लागि भने विशेष व्यवस्था छ।
- Year 11 र Year 12 (HSC) विषय पूरा गर्ने विद्यार्थीहरूले अन्य क्याम्पसमा उपलब्ध विषयहरूसँग सम्बन्धित कक्षा / गतिविधिहरूमा भाग लिन जारी राख्न सक्छन्। HSC विषय पूरा नगर्ने विद्यार्थी लगाएतका Year 11 का अन्य सबै विद्यार्थीहरूले Term 3 को बाँकी समयको लागि अन्य क्याम्पसमा भाग लिन पाउनेछैनन्। TAFE र अन्य VET कार्यक्रमहरू जारी रहन सक्छ।

जहाँसम्म २०२१ का लागि किन्डरगार्टन परिचय/भ्रमण स्थगित गरीएको छ, त्यहाँ उपयोगी सल्लाह सुझाव [department's website](#) मार्फत उपलब्ध छन्। यी सुझावहरूले विद्यार्थीहरूलाई किन्डरगार्टनमा उनीहरूको संक्रमणका लागि उत्साहित र व्यस्त राख्न मद्दत गर्दछ।

परिवर्तनहरूको बारेमा थप जानकारी प्राप्त गर्न तपाईंको विद्यार्थीसँग भेटघाटको समय तय गर्नुहोस्।

**टेलिफोन दोभाषे सेवा**

यदि तपाईंलाई थप जानकारी चाहिएको छ भने कृपया तपाईंको विद्यालयको प्रधानाध्यापकलाई फोन गर्नुहोस्। यदि तपाईंलाई तपाईंको छानबिनको लागि सहयोग पुर्याउन दुबैको लागि अनुवादक चाहिएको छ भने कृपया 131 450 मा टेलिफोन इन्टरप्रेटर सेवामा फोन गर्नुहोस् र तपाईंको भाषामा दोभाषेको लागि सोध्नुहोस्। यो सेवा तपाईंलाई नि: शुल्क दिईनेछ।